

Language	Raw input	Reordered and shaped output
Arabic	ةيِبَرَعَلَا	العربية
Arabic	(Hello) !اب حرم	مرحباً! (Hello)
Arabic	قوقحلاو ةماركلا يف نيواس تم أراحأ سانلا عي م ج دلوي 1 ةداملا	المادة 1 يولد جميع الناس أحراراً متساوين في الكرامة والحقوق.
Arabic	ءاخإل ا حورب أضعب مهضعب لماعى نأ مهيلعو أري م ضوأل قع اوبهو دقو	وقد وهبوا عقلاً وضميراً وعليهم أن يعامل بعضهم بعضاً بروح الإخاء.
Hebrew	תִּרְבֵּעַ	עִבְרִית
Hebrew	סכרעב מיוושו יירוח ינב ודלונ מדא ינב לכ. א היעס םהיתוויוכזבו	סעיף א. כל בני אדם נולדו בני חורין ושווים בערכם ובזכויותיהם.
Hebrew	ןופצמבו הנובתב וננוח סלוק,	כולם חוננו בתבונה ובמצפון.
Hebrew	לש חורב והערב שיא גוהנל מהילע הבוח דכיפל הוחא.	לפיכך חובה עליהם לנהוג איש ברעהו ברוח של אחוה.
Hindi	हन्दि	हिन्दी
Hindi	अनुच्छेद १. सभी मनुष्यों को गौरव और अधिकारों के मामले में जन्मजात स्वतन्त्रता और समानता प्राप्त है । उन्हें बुद्धि और अन्तरात्मा की देन प्राप्त है और परस्पर उन्हें भाईचारे के भाव से बर्ताव करना चाहिए ।	अनुच्छेद १. सभी मनुष्यों को गौरव और अधिकारों के मामले में जन्मजात स्वतन्त्रता और समानता प्राप्त है । उन्हें बुद्धि और अन्तरात्मा की देन प्राप्त है और परस्पर उन्हें भाईचारे के भाव से बर्ताव करना चाहिए ।

Language	Raw input	Reordered and shaped output
Sanskrit	संस्कृतम्	संस्कृतम्
Sanskrit	अनुच्छेदः १ सर्वे मानवाः स्वतन्त्राः समुत्पन्नाः वर्तन्ते अपि च, गौरवदृशा अधिकारदृशा च समानाः एव वर्तन्ते एते सर्वे चेतना-तर्क-शक्तिभ्यां सुसम्पन्नाः सन्ति अपि च, सर्वेऽपि बन्धुत्व-भावनया परस्परं व्यवहरन्तु	अनुच्छेदः १ सर्वे मानवाः स्वतन्त्राः समुत्पन्नाः वर्तन्ते अपि च, गौरवदृशा अधिकारदृशा च समानाः एव वर्तन्ते एते सर्वे चेतना-तर्क-शक्तिभ्यां सुसम्पन्नाः सन्ति अपि च, सर्वेऽपि बन्धुत्व-भावनया परस्परं व्यवहरन्तु
Thai	ไทย	ไทย
Thai	ข้อ ๑ มนุษย์ทั้งหลายเกิดมามีอิสระและเสมอภาคกันในเกียรติศักดิ์ [เกียรติศักดิ์]และสิทธิ ต่างมีเหตุผลและมโนธรรม และควรปฏิบัติต่อกันด้วยเจตนารมณ์แห่งภราดรภาพ	ข้อ ๑ มนุษย์ทั้งหลายเกิดมามีอิสระและเสมอภาคกันในเกียรติศักดิ์ [เกียรติศักดิ์]และสิทธิ ต่างมีเหตุผลและมโนธรรม และควรปฏิบัติต่อกันด้วยเจตนารมณ์แห่งภราดรภาพ